



आ.व. ०७७/७८ को दोस्रो त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात			
क्र.सं.	विवरण	लेखा परीक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परीक्षण नभएको अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा
१.	श्रोत (१.१ देखि १.५ सम्म)	११०,१३८,९२६,६७९	१०४,५९२,७९७,९४३
१.१	चुक्ता पूँजी	७,१९९,९७०,६६१	५,४९६,१६०,८१०
१.२	जगेडा तथा कोष	१,०५३,४५७,८५३	३,६६७,२१२,९४९
१.३	जीवन बीमा कोष	१०१,२८६,५४३,४१८	९४,८२१,३६३,००९
१.४	महाविपत्ती कोष जगेडा	५९८,९५६,७४७	६०८,०६१,१७६
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	११०,१३८,९२६,६७९	१०४,५९२,७९७,९४३
२.१	स्थिर सम्पत्ति (खुद)	३११,४८९,३८५	३११,३६४,६९२
२.२	दीर्घकालिन लगानी तथा कर्जा	५१,३५३,३७४,२१२	४५,१२९,७६९,२८२
२.३	बीमालेखको धितोमा कर्जा	१७,८८३,१०६,८१०	१६,८९३,९९२,११८
२.४	खुद चालु सम्पत्ति (३-४)	४०,५९०,९५६,२७२	४२,२५७,६७१,८५१
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	(०)	(०)
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-
खुद चालु सम्पत्तिको विवरण			
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	४५,४५६,६४८,०५६	४६,०७९,८४४,९५१
३.१	नगद तथा बैंक मौज्दात	७४०,५०३,५२७	४८०,८७६,८००
३.२	अत्यकालिन लगानी तथा कर्जा	३६,३७६,१४७,३५३	३७,४३४,३२०,४५९
३.३	अन्य सम्पत्ती	८,३३९,९९७,१७६	८,१६४,६४७,६९१
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	४,८६५,६९१,७८४	३,८२२,१७३,१००
४.१	चालु दायित्व	२,८६७,९९१,६६८	१,६७९,००६,०६५
४.२	असमाप्त जोखिम बापत व्यवस्था	३३९,२२५,६४५	२१७,९१२,९८९
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,२९४,०५०,२९८	१,४३२,०५८,४४५
४.४	अन्य व्यवस्था	३६४,४२४,१७३	४९३,१९५,६००
नाफा-नोक्सान हिसाब			
१	आम्दानी (१.१ देखि १.५ सम्म)	५८८,६००,१८५	३१२,९३४,३१७
१.१	आय व्यय हिसाबबाट सारेको	(३१,६२१,९०८)	३,५६२,५३८
१.२	जीवन बीमा कोषबाट सारेको*	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	३६४,२२३,००५	२०९,९२२,८५८
१.४	व्यवस्था फिर्ता	२५५,९९९,०८८	९९,४४८,९२१
१.५	अन्य आम्दानी	-	-
२	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.८)	१५८,८१०,५८७	८३,९३१,७२९
२.१	व्यवस्थापन खर्च	४८,०६८,५६०	२०,१७८,७२०
२.२	अपलेखन खर्च	-	-
२.३	अन्य खर्च	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	-	-
२.५	कर्मचारी आवास व्यवस्था	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	५४,०४७,९९१	२९,२७३,४२९
२.७	आयकर	५६,६९४,०३६	३४,४७९,५७९
२.८	जीवन बीमा कोषमा सारेको	-	-
	खुद नाफा/नोक्सान (१-२)	४२९,७८९,५९८	२२९,००२,५८९

*कम्पनीको बीमाक्षीय मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

एकीकृत आय-व्यय हिसाब			
१	आय (१.१ देखि १.७ सम्म)	२३,८२१,०७९,८५४	१३,१२३,९६८,०९०
१.१	बीमाशुल्क (खुद)	१७,०८७,६८३,४७६	८,९२४,१५२,६७२
१.२	पुनर्बीमा कमिशन आय	१९,८६२,२०३	११,४१०,६३८
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	३,५३४,९५६,०००	१,६८५,७६३,०८४
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	९८२,०५१,४५९	५२४,४५४,२८२
१.५	अन्य प्रत्यक्ष आय	१८७,०९८,९२३	९२,७०३,४००
१.६	यस वर्षको शुल्को भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,६१६,१४०,७९४	१,६१६,१४०,७९४
१.७	यस वर्षको शुल्को असमाप्त जोखिम बापत व्यवस्था	३९३,२८६,९९९	२६८,३४३,२२०
२	व्यय (२.१ देखि २.१० सम्म)	१०,२९१,१५१,६२८	७,०४२,९११,३८७
२.१	दावी भुक्तानी (खुद)	५,५६७,५४६,९८६	३,८७६,०४३,८२०
२.२	अभिकर्ता कमिशन	१,९२०,८७७,९५९	९६८,६२०,८७०
२.३	स्वास्थ्य परीक्षण शुल्क	८,२५७,९१३	३,३६८,९०५
२.४	पुनर्बीमा कमिशन खर्च	-	-
२.५	सेवा शुल्क (खुद)	१७०,६७९,४९८	८९,१९६,६४४
२.६	अन्य प्रत्यक्ष खर्च	१,५७२,८९०	७७२,०१०
२.७	व्यवस्थापन खर्च	४३२,६१७,०४०	१८१,६०८,४८३
२.८	आयकर	५५३,३२३,३९९	२७३,३२९,२२१
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था*	१,२९४,०५०,२९८	१,४३२,०५८,४४५
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	३३९,२२४,६४५	२१७,९१२,९८९
३	बचत (१-२)	१३,५२९,९२८,२२६	६,०८१,०५६,७०३
३.१	जीवन बीमा कोषमा सारेको	१३,५६१,५५०,१३४	६,०७७,४९४,१६५
३.२	नाफा नोक्सान हिसाबमा सारेको	(३१,६२१,९०८)	३,५६२,५३८

* भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत अवधि समाप्ती (Maturity payment), आंशिक अवधि समाप्ती दावी (Survival payment) र मृत्यु दावी (Death claim payment) पर्दछ । उल्लेखित रकम मध्ये रु १०.७० करोड मृत्यु दावी (Death claim payment) बापत व्यवस्था गरिएको छ ।

अन्य विवरण			
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	१३६,७२९,०८१	१२८,३२१,५५८
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	१७,४०६,९७२	८,९९९,४४९
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,३३५,४६७	१,३१९,७०२
३.	घोषित मुनाफा (बोनस) को दर (७४- ७५ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७५-७६ देखि हालसम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	५,२४५,४५६	३,६९१,९६१
६.	कुल दावी भुक्तानी संख्यामा	२६,४८३	१४,४८९
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	१,२९४,०५०	१,४३२,०५८

ट्रष्टव्यः १) कम्पनीको माथि उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाक्षीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरू लेखा परीक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ ।

आ.व. २०७७/०७८ को दोस्रो त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)

१) वित्तीय विवरणः

क) दोस्रो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०७७/१०/३० गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

बीमाक्षीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोडदा वित्तीय अनुपातहरू फरक पर्न सक्छ ।

*प्रति शेयर आम्दानी : ११.९४	प्रति शेयर नेटवर्थ : १२२.९५	पि.ई. अनुपात : २०४.०४	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १,५९७	औसत प्रतिफल दर : ९.५३
-----------------------------	-----------------------------	-----------------------	---	-----------------------





* प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ ।

कम्पनीले आ.व.२०७७/७८ को दोस्रो त्रैमासिक अवधि सम्ममा रु. ४२.९७ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष सोहि अवधिमा रु.३५.०९ करोड मुनाफा आर्जन भएको थियो । गत वर्ष सोहि अवधिमा भएको मुनाफाको दाँजोमा यस समिक्षा वर्षको मुनाफामा २२.४८ प्रतिशतले वृद्धि भएको छ । सो वित्तीय विवरणमा आय व्यय हिसाबबाट रु. १,३५६.१५ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोष पुरि रु. १०,१२८.६५ करोड भएको छ ।

२) स्वास्थ्यपक्रिय विश्लेषणः

क) कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. १,७४०.४० करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. १,४०७.२४ करोडको तुलनामा २३.७० प्रतिशतले वृद्धि भएको हो । आकर्षित प्रतिफल, समयानुकूल बजार प्रवर्द्धन रणनीति, वढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उच्च बजारहिस्सा ओगड्दै आएको छ । कम्पनीले यस दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ५२४.५५ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरूको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १०५.६१ अर्ब भरपदार् एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ, जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. ८२.५९ अर्ब मा २७.८७ प्रतिशतको वृद्धि हो । कम्पनीले बीमा समितिहरूको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ । वढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानि बृद्धिले कम्पनिको वित्तीय क्षमता सुदृढ बनाएको छ ।

कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको बरिकरण यस अनुसार छ ।



(*बीमाक्षीय मूल्याङ्कन हुन बाँकी)

ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ । फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरूलाई उच्च स्तरीय सेवा दिन लक्ष्यको अनुरूप उपलब्धी हासिल गर्दै आएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ ।

ग) विश्वगत संसाधनः कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई प्रथम प्राथमिकतामा राख्दै आएको छ । कम्पनीको अनलाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुऱ्याएको छ । कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरूलाई समयमै लेखा परीक्षण गर्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परीक्षकको रुपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ । कम्पनीले बीमा समितिद्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरू कार्यान्वयन गर्दै संस्थागत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणः आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझिसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

सन्तोष प्रसाई

कार्यवाहक प्रमुख कार्यकारी अधिकृत

रजिष्टर्ड कार्यालयः मेनरोड वीरगञ्ज (पर्स) प्रधान कार्यालयः कमलादी, काठमाडौँ

फोन नम्बरः ९७७-१-४१६९०८२/८३/८५, फ्याक्स नं. ९७७-१-४१६९०७९

www.nepallife.com.np | info@nepallife.com.np

किनकि जीवन अमूल्य छ...

